

Psa

Chapter 32

Nepali Interlinear

Reference: Nepali ERV

1
:קַטְאָהּ קָסוּי פְּשָׁע גְּשׁוּי־ אֲשֶׁרִי מִשְׁכִּיל לְדָוִד
पाप क्षमा-भएको-छ अपराध जसको-अपराध धन्य शिक्षामूलक-भजन दाऊदको
H2401 H3680 H6588 H5375 H0835 H4905 H1732

त्यो मानिस खुशी हुन्छ, जसका पापहरू क्षमा गरिएका छन्। त्यो मानिस एकदमै भाग्यमानी हो जसका पापहरू मेटिएका छन्।

2
:רַמְיָהוּ בְּרוּחוֹ וְאֵין עֲוֹן לוֹ יְהוָה יִחַשְׁבֵּ לָא אָדָם אֲשֶׁרִי
छलकपट उसको-आत्मामा र-छैन अपराध उसलाई परमप्रभुले गणुहुन्न जसलाई त्यो-मानिस धन्य
H7307 H0369 H5771 H3068 H2803 H3808 H0120 H0835

त्यो मानिस खुशी हुन्छ, जब परमप्रभुले त्यो दोषी होइन भनिदिनु हुन्छ। त्यो मानिस एकदमै भाग्यमानी हुन्छ जब उसले आफ्ना निजी पापहरू लुकाउँदैन।

3
:הַיּוֹם כָּל- בְּשֹׁאֲנֹתַי עֲצָמָי בָּלוּ הַחַרְשָׁתִי כִי-
दिनभरि सबै मेरो-कराहटले मेरा-हाडहरू क्षीण-भए मैले-चुप-लागेको-थिएँ जब
H3117 H3605 H7581 H6106 H1086

परमेश्वर मैले तपाईंलाई घरि-घरि प्रार्थना गरें। तर मैले आफ्नो गुप्त पापहरूको विषयमा कुरा गरिनँ। जतिपल्ट प्रार्थना गरें, उतिपल्ट म कमजोर हुँदै गएँ।

4
:קִיץ בְּחַרְבֵּי לְשׁוֹנֵי נִחְפָּז רַחֵם וְלִילָהּ יוֹמָם וְכִי
ग्रीष्म ग्रीष्मको-सुखपापको मेरो-शक्ति परिवर्तन-भयो तपाईंको-हात ममाथि गहो-थियो र-रात दिन किनभने
H7019 H2725 H3955 H2015 H3027 H3513 H3915 H3119

:סֵלָה
सेला
H5542

परमेश्वर, तपाईंले मेरो जीवन रात-दिन कठिन भन्दा कठिन बोझ बनाउनु भयो। म ग्रीष्म ऋतुमा सुखवा जमीन जस्तो भएँ।

5
:פְּשָׁעֵי עָלַי אֲוִדָה לֹא- וְעֲוֹנֵי אֲוִרְיָעָה קַטְאָתִי
अपराधहरू मेरो म-स्वीकार-गर्नेछु मैले-भनेँ लुकाइनेँ मैले र-मेरो-अपराध मैले-तपाईंलाई-जनाएँ मेरो-पाप
H6588 H3034 H0559 H3680 H3808 H5771 H3045

:סֵלָה קַטְאָתִי עֲוֹן וְשֹׁאֲתָהּ וְאֲתָהּ לִיהוָה
सेला मेरो-पापको अपराध क्षमा-गर्नुभयो र-तपाईंले परमप्रभुलाई
H5542 H5771 H5375 H3068

तर त्यसपछि मैले आफ्ना सारा पापहरू परमप्रभु समक्ष स्वीकार गर्ने निर्णय लिएँ। परमप्रभु, मैले आफ्ना पापहरू तपाईंलाई भनेँ। मेरा दोषहरू तपाईं देखि कुनै पनि लुकाइँन। अनि तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो!

6
:לְשׁוֹנֵי רֶק מְצָא לַעֲתָ אֲלִיָּהּ וְחֹסִיד כָּל- יִתְפַּלֵּל אֶת- עַל-
ठूला-बाढीले निश्चय-नै पाइने पाइने-समयमा तपाईंतिर भक्तहरूले सबै प्रार्थना-गरोस् यसको-निम्ति यसकारणले
H7858 H7535 H4672 H6256 H0413 H2623 H3605 H6419 H2063

:יְנִיעֵנוּ לָא אֲלִיָּהּ רַבִּים מַיִם
पुग्नेछन् पुग्नेछैनन् तिनीहरूसम्म ठूला पानीहरूको
H5060 H3808 H0413 H4325

यही कारणले गर्दा, परमेश्वर, तपाईंका सम्पूर्ण भक्तजनहरूले तपाईंलाई प्रार्थना गर्नु पर्छ। तपाईंका भक्तजनहरूले ठूलो बाढी जस्ता संकटहरू आईपरे तापनि तपाईंलाई प्रार्थना गर्नुपर्छ।

תְּסוּבְּנִי	פִּלֵּט	רָנִי	תִּזְכְּרֵנִי	מִצָּר	לִי	סִתָּר	אֲמָהָ	7
गीतहरूले-मलाई-घेर्नुहुन्छ	उद्धारको	छुटकाराको	तपाईंले-मलाई-जोगाउनुहुन्छ	संकटबाट	मेरो-निम्ति	शरण-स्थान	तपाईं	
H5437	H6405	H7438	H5341					

סֵלָה:
सेला
[H5542](#)

हे परमेश्वर, तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ, तपाईं मलाई संकटहरूबाट रक्षा गर्नुहुन्छ। तपाईं मलाई चारैतिरबाट घेरेर रक्षा गर्नुहुन्छ। यसैले जुन तरिकाले मलाई बचाउनु भयो त्यसको गीत गाउँदछु।

עֲלֵי	אֵינְךָ	תִּלְמָד	וְ	בְּרָרָה	וְאִוָּרָה	וְאִשְׁכִּילָה	8
तिमीमाथि	म-सल्लाह-दिनेछु	तिमीले-हिँड्नुपर्छ	यो	बाटोमा	र-तिमीलाई-बाटो-देखाउनेछु	म-तिमीलाई-शिक्षा-दिनेछु	
H3289	H3212	H2098	H1870				

עֵינַי
मेरो-आँखा

परमप्रभु भन्नुहुन्छ, “म तँलाई शिक्षा दिनेछु र कुन तरिकाले बाँच्नु पर्ने हो सो म सिकाउनेछु। म तिम्रो रक्षा गर्नेछु र पथ-प्रदर्शक हुनेछु।

עֵינַי	וְרָסָן	בְּמִתְנָה	הָבִין	אֵין	כְּפָרָה	כֶּסֶם	תִּהְיֶה	אַל-	9
तिनीहरूको-सजावट	रस्सीले	लगाम-र	बुझ्ने-शक्ति-छैन	जसलाई	खच्चरजस्तै	घोडाजस्तै	तिमीहरू	नहोओ	
H5716	H7448	H4964	H0995	H0369	H6505	H1961	H0408		

אֵלֵי:
तिमीतिर
[H0413](#)

קָרָב
नजिक-आउनेछन्
[H7126](#)

נָצַל
नत्र
[H1077](#)

לְבַלֵּם
नियन्त्रण-गर्नुपर्छ
[H1102](#)

यसैले घोडा अथवा गधा जस्तो मूर्ख नहोऊ। ती पशुहरूलाई वशमा पार्नलाई लगाम र अंकुश लगाउनु पर्छ। ती चीजहरू नलगाए, ती पशुहरू काबुमा आउने छैनन्।”

יְסוּבְּנִי:	קָדָר	בִּיהוּמָה	וְהַבֹּחֶלֶת	לְרָשָׁע	מִכְּאֻבִּים	רָבִים	10
घेर्नेछ	कृपाले	परमप्रभुमा	तर-परमप्रभुमा-भरोसा-राख्नेलाई	दुष्टहरूको-निम्ति	दुःखहरू-छन्	धेरै	
H5437	H3068	H0982	H7563	H4341			

दुष्ट मानिसहरूकहाँ कैयौं पीरहरू आउने छन्। तर परमेश्वरको स्नेहपूर्ण करुणाले ती मानिसहरूलाई घेर्ने छ जसले परमप्रभुमाथि भरोसा गर्छन्।

לֵב:	יִשְׂרָיִל	כָּל-	יְהִרְנִינוּ	צְדִיקִים	וְגִילוּ	בִּיהוּמָה	שִׂמְחָה	11
भएकाहरू	सिधा-हृदय	सबै	र-जय-गाओ	हे-धार्मिकहरू	र-उल्लसित-होओ	परमप्रभुमा	आनन्दित-होओ	
H3477	H3605	H6662	H1523	H3068	H8055			

हे धार्मिक मानिसहरू हो, परमप्रभुमा प्रफुल्लित र अत्यन्त खुशी होऊ। हे शुद्ध हृदय भएका मानिसहरू प्रफुल्लित होऊ।